

Lev

Chapter 12

Nepali Interlinear

Reference: Nepali ERV

וַיְדַבֵּר יְהוָה אֶל-
מֹשֶׁה לֵאמֹר: 1
र-बोल्युभयो परमप्रभु — मोशालाई भन्नुभयो।
H1696 H3068 H0413 H4872 H0559

परमप्रभुले मोशालाई भन्नुभयो,

וַיְדַבֵּר אֶל-
בְּנֵי חֹרָה הָרִאשִׁוֹנָה
בְּנֵי יִשְׂרָאֵל לֵאמֹר
אֵשָׁה כִּי תִזְרֹעַ
גֶּרְמָהּ וַיִּלְדָּה זָכָר 2
भन छोराहरूलाई बनी इसाएलका स्त्री जब गर्भ-धारण-गर्छ र-जन्माउन्छ छोरो
H1696 H0413 H3478 H0559 H0802 H2232 H3205 H2145

וַיִּמְנוּ יָמֵי
שָׁבַע יָמִים
וַיִּמְנוּ יָמֵי
שָׁבַע יָמִים
וַיִּמְנוּ יָמֵי
שָׁבַע יָמִים 3
र-अशुद्ध-हुन्छ अशुद्ध-हुन्छ। सात दिन बिरामीको रजस्वलाको दिनहरूजस्तै दिन सात दिनहरूजस्तै
H7651 H3117 H3117 H5079 H1738

“इसाएलका मानिसहरूलाई भन: “यदि कुनै स्त्री गर्भवती हुन्छ र एउटा छोरा जन्माउँछे तब ऊ सात दिनसम्म अशुद्ध रहन्छे जस्तो ऊ रजस्वलाको समयमा अशुद्ध हुन्छे।

וּבַיּוֹם
וּבַיּוֹם
וּבַיּוֹם
וּבַיּוֹם 3
र-आठौँ-दिन आठौँ दिन खतना-गर्नुपर्छ मासु खतनाको।
H3117 H8066 H1320 H6190

अनि आठौँ दिनमा नवजात बालकको खतना गरिनुपर्छ।

וּבַיּוֹם
וּבַיּוֹם
וּבַיּוֹם
וּבַיּוֹם 4
र-तिस र-तीन र-गर्नुपर्छ र-गर्नुपर्छ र-गर्नुपर्छ र-गर्नुपर्छ
H7970 H3117 H7969 H3117 H3427 H1818 H2893 H3605 H6944 H3808

וּבַיּוֹם
וּבַיּוֹם
וּבַיּוֹם
וּבַיּוֹם 5
र-तिस र-तीन र-गर्नुपर्छ र-गर्नुपर्छ र-गर्नुपर्छ र-गर्नुपर्छ
H5060 H0413 H4720 H3808 H0935 H5704 H4390 H3117 H2893

सुत्केरी आइमाईले शुद्धिकरणको निम्ति तैतीस दिनसम्म पर्खनुपर्छ। आइमाईले कुनै पवित्र चीज छुनु हुँदैन तथा पवित्र स्थानतिर जानु हुँदैन जबसम्म उसको शुद्धी हुने दिन पूरा हुँदैन।

וְאִם-
נִקְבְּהָ
תִּלְדַּת 5
र-यदि छोरी जन्माउन्छ र-अशुद्ध-हुन्छ र-अशुद्ध-हुन्छ र-अशुद्ध-हुन्छ
H5347 H3205 H7620 H5079 H8346 H3117 H8337 H3117 H3427

וְאִם-
נִקְבְּהָ
תִּלְדַּת 5
र-यदि छोरी जन्माउन्छ र-अशुद्ध-हुन्छ र-अशुद्ध-हुन्छ र-अशुद्ध-हुन्छ
H5347 H3205 H7620 H5079 H8346 H3117 H8337 H3117 H3427

यदि कुनै स्त्रीले छोरी जन्माइ त्यो स्त्री स्वाभाविक रजस्वलाको दिनमा झैं दुई हप्तासम्म अशुद्ध रहन्छे। अनि उसले आफ्नो रजस्वलाबाट शुद्धीकरणको निम्ति छयसठ्ठी दिनसम्म पर्खनुपर्छ।

| | | | | | | | | | | |
|-----------------------|-----------|-----------------------|-----------------------|-----------------------|-----|-------------|-----------------------|-----------------------|-----------------------|---|
| שָׁנָה | בֶּרֶךְ | כֶּבֶשׂ | תָּבִיא | לִבְתָּ | אוֹ | לְבוֹ | טְהוֹרָה | יָמֵי | וּבְמִלֵּאת | 6 |
| वर्षको | एक-वर्षको | थुमा | ल्याउनुपर्छ | छोरीको-लागि | वा | छोरीको-लागि | शुद्धिकरणको | दिनहरू | र-पूरा-हुँदा | |
| H8141 | | H3532 | H0935 | H1323 | | | H2893 | H3117 | H4390 | |

| | | | | | | | | | | |
|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|---------------|-----------------------|------|-----------------------|---------|---------------|
| אַל- | מוֹעֵד | אַהֲל- | פֶּתַח | אַל- | לְחֻטָּאת | תָּר | אוֹ- | יוֹנָה | וּבָן- | לְעֵלָה |
| — | पालको | भेट-हुने-पाल | ढोकामा | — | पापबलिको-लागि | परेवा | वा | ढुकुरको | र-बच्चा | होमबलिको-लागि |
| H0413 | H4150 | H0168 | H6607 | H0413 | | H8449 | | H3123 | | |

הַכֹּהֵן:
पुजारीको-नजिक।
[H3548](#)

“शुद्ध हुने दिन शेष भएपछि उसले छोरा पाएकी होस् अथवा छोरी, होमबलिको निम्ति एउटा एक बर्षे थुमा अनि पापबलिको निम्ति परेवाको एउटा बच्चा अथवा ढुकुरको बच्चा उसले पूजाहारी कहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ।

| | | | | | | | | | |
|-----------------------|-----------------------|-----------------------|-----------------------|-------------|--------------------------|-----------------------|-----------------------|-----------------------|---|
| זֶאת | רִמְיָהּ | מִמְקָרָהּ | וְטָהֳרָה | עָלֶיהָ | וְכִפְּרָהּ | יְהוָה | לְפָנַי | וְהִקְרִיבֹו | 7 |
| यो | रगतको | रगतको-मूलबाट | र-शुद्ध-हुन्छ | उसको-निम्ति | र-प्रायश्चित्त-गर्नुपर्छ | परमप्रभुको | सामु | र-चढाउनुपर्छ | |
| H2063 | H1818 | H4726 | H2891 | | | H3068 | H6440 | H7126 | |
| | | | | אוֹ | לְנִקְבָּהּ: | לְבוֹ | הַיְלֵדָת | תּוֹרַת | |
| | | | | वा | छोरीको-लागि। | छोरीको-लागि | जन्माउनेको | नियम | |
| | | | | | H5347 | H2145 | H3205 | H8451 | |

त्यसपछि पूजाहारीले उसको बलि परमप्रभुलाई चढाउँछन् र ऊ सुत्केरी आफ्नो रजस्वलाबाट शुद्ध हुन्छे। यो नानी जन्माउँने कुनै पनि स्त्रीको निम्ति विधि हो।

| | | | | | | | | | | | | |
|--------|-----------------------|-----|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|--------|---|
| בְּנֵי | שְׁנֵי | אוֹ | תָּרִים | שְׁתֵּי- | וְלִקְחָהּ | שָׁהּ | רִי | יָדָהּ | תַּמְצָא | לֵא | וְאִם- | 8 |
| बच्चा | दुई | वा | परेवा | दुई | र-लिनुपर्छ | थुमा | पुग्ने-जति | हात | त्यसको-हात | पुरादन | र-यदि | |
| | H8147 | | H8449 | H8147 | H3947 | H7716 | H1767 | H3027 | H4672 | H3808 | | |

| | | | | | | | | |
|-----------------------|-----------------------|-------------|--------------------------|---------------|-----------------------|---------------|-----------------------|-----------------------|
| וְטָהֳרָה: | הַכֹּהֵן | עָלֶיהָ | וְכִפְּרָהּ | לְחֻטָּאת | וְאָתָּר | לְעֵלָה | אֶתָּר | יוֹנָה |
| र-शुद्ध-हुन्छ। | पुजारीले | उसको-निम्ति | र-प्रायश्चित्त-गर्नुपर्छ | पापबलिको-लागि | र-एउटा | होमबलिको-लागि | एउटा | ढुकुरको |
| H2891 | H3548 | | | | H0259 | | H0259 | H3123 |

פ
।

यदि उसले थुमा चढाउन सक्तिन भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा ढुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।”